

سَبَّحَ لِلَّهِ مَا فِي السَّمَاوَاتِ وَمَا فِي الْأَرْضِ وَهُوَ

الْعَزِيزُ الْحَكِيمُ (1) يَا أَيُّهَا الَّذِينَ آمَنُوا لِمَ تَقُولُونَ مَا

لَا تَفْعَلُونَ (2) كَبُرَ مَقْتًا عِنْدَ اللَّهِ أَنْ تَقُولُوا مَا لَا

تَفْعَلُونَ (3) إِنَّ اللَّهَ يُحِبُّ الَّذِينَ يُقَاتِلُونَ فِي سَبِيلِهِ

صَفًّا كَانَهُمْ بُنْيَانٌ مَرْصُوصٌ (4) وَإِذْ قَالَ مُوسَى

لِقَوْمِهِ يَا قَوْمِ لِمَ تُوذُونَنِي وَقَدْ تَعَلَّمُونَ أَنِّي رَسُولٌ

لِلَّهِ إِلَيْكُمْ فَلَمَّا زَاغُوا أَزَاغَ اللَّهُ قُلُوبَهُمْ وَاللَّهُ لَا

يَهْدِي الْقَوْمَ الْفَاسِقِينَ (5) وَإِذْ قَالَ عِيسَى ابْنُ

مَرْيَمَ يَا بَنِي إِسْرَائِيلَ إِنِّي رَسُولُ اللَّهِ إِلَيْكُمْ مُصَدِّقًا

لِمَا بَيْنَ يَدَيَّ مِنَ التَّوْرَةِ وَ مُبَشِّرًا بِرَسُولٍ يَأْتِي مِنْ

بَعْدِي اسْمُهُ أَحْمَدُ فَلَمَّا جَاءَهُمْ بِالْبَيِّنَاتِ قَالُوا هَذَا

سِحْرٌ مُبِينٌ (6) وَمَنْ أَظْلَمُ مِمَّنِ افْتَرَى عَلَى اللَّهِ

الْكَذِبِ وَهُوَ يُدْعَىٰ إِلَى الْإِسْلَامِ وَاللَّهُ لَا يَهْدِي الْقَوْمَ الظَّالِمِينَ (7)

بِأَفْوَاهِهِمْ وَاللَّهُ مُتِمُّ نُورِهِ وَلَوْ كَرِهَ الْكَافِرُونَ (8)

هُوَ الَّذِي أَرْسَلَ رَسُولَهُ بِالْهُدَىٰ وَدِينِ الْحَقِّ

لِيُظْهِرَهُ عَلَى الدِّينِ كُلِّهِ وَلَوْ كَرِهَ الْمُشْرِكُونَ (9)

Whatever is in the heavens and on earth, let it declare the praises and glory of Allah: for He is the Exalted in Might, the Wise. O ye who believe! Why say ye that which ye do not? Grievously hateful is it in the sight of Allah that ye say that which ye do not. Truly Allah loves those who fight in His cause in battle array, as if they were a solid cemented structure. And remember, Moses said to his people: "O my people! Why do ye vex and insult me, though ye know that I am the messenger of Allah (sent) to you?" Then when they went wrong, Allah let their hearts go wrong. For Allah guides not those who are rebellious transgressors. And remember, Jesus, the son of Mary, said: "O Children of Israel! I am the messenger of Allah (sent) to you, confirming the Taurat(which came) before me, and giving glad tidings of a Messenger to come after me, whose name shall be Ahmad. But when he came to them with clear signs, they said, "This is evident sorcery!" Who doth greater wrong than one who invents falsehood against Allah, even as he is being invited to Islam?

~~~~~  
And Allah guides not those who do wrong. Their intention is to extinguish Allah's light (by blowing) with their mouths: But Allah will complete His light, even though the unbelievers may detest (it). It is He who has sent His Messenger with guidance and the religion of truth. That He make it prevail over all religion, even though the pagans may detest (it).

اللہ کی تسبیح کی ہے ہر اُس چیز نے جو آسمانوں اور زمین میں ہے، اور وہ غالب اور حکیم ہے۔ اے لوگو جو ایمان لائے ہو، تم کیوں وہ بات کہتے ہو جو کرتے نہیں ہو؟ اللہ کے نزدیک یہ سخت ناپسندیدہ حرکت ہے کہ تم کہو وہ بات جو کرتے نہیں۔ اللہ کو تو پسند وہ لوگ ہیں جو اس کی راہ میں اس طرح صف بستہ ہو کر لڑتے ہیں گویا کہ وہ ایک سیسہ پلائی ہوئی دیوار ہیں۔ اور یاد کرو موسیٰؑ کی وہ بات جو اس نے اپنی قوم سے کہی تھی کہ "اے میری قوم کے لوگو، تم کیوں مجھے اذیت دیتے ہو حالانکہ تم خوب جانتے ہو کہ میں تمہاری طرف اللہ کا بھیجا ہوا رسول ہوں؟" پھر جب انہوں نے ٹیڑھ اختیار کی تو اللہ نے بھی ان کے دل ٹیڑھے کر دیے، اللہ فاسقوں کو ہدایت نہیں دیتا۔ اور یاد کرو عیسیٰؑ ابن مریمؑ کی وہ بات جو اس نے کہی تھی کہ "اے بنی اسرائیل، میں تمہاری طرف اللہ کا بھیجا ہوا رسول ہوں، تصدیق کرنے والا ہوں اُس توراہ کی جو مجھ سے پہلے آئی ہوئی موجود ہے، اور

بشارت دینے والا ہوں ایک رسول کی جو میرے بعد آئے گا جس کا نام احمد ہوگا  
"- مگر جب وہ ان کے پاس کھلی کھلی نشانیاں لے کر آیا تو انہوں نے کہا یہ تو صریح  
دھوکا ہے۔ اب بھلا اُس شخص سے بڑا ظالم اور کون ہوگا جو اللہ پر جھوٹے بہتان  
باندھے حالانکہ اسے اسلام (اللہ کے آگے سراطاعت جھکا دینے) کی دعوت دی  
جارہی ہو؟ ایسے ظالموں کو اللہ ہدایت نہیں دیا کرتا۔ یہ لوگ اپنے منہ کی پھونکوں  
سے اللہ کے نور کو بجھانا چاہتے ہیں، اور اللہ کا فیصلہ یہ ہے کہ وہ اپنے نور کو پوا پھیلا  
کر رہے گا خواہ کافروں کو یہ کتنا ہی ناگوار ہو۔ وہی تو ہے جس نے اپنے رسول کو  
ہدایت اور دین حق کے ساتھ بھیجا ہے تاکہ اسے پورے پورے دین پر غالب  
کردے خواہ مشرکین کو یہ کتنا ہی ناگوار ہو۔

अल्लाह की तस्बीह की है हर उस चीज़ ने जो आसमानों और ज़मीन  
में है और वह ग़ालिब और हकीम है | ऐ लोगो जो ईमान लाए हो, तुम  
क्यों वह बात कहते हो जो करते नहीं हो? अल्लाह के नज़दीक यह  
सख्त नापसन्दीदा हरकत है कि तुम कहो वह बात जो करते नहीं |  
अल्लाह को तो पसन्द वे लोग हैं जो उसकी राह में इस तरह सफ़-  
बस्ता होकर लड़ते हैं गोया कि वे एक सीसा पिलाई हुई दीवार हैं | और  
याद करो मूसा की वह बात जो उसने अपनी क़ौम से कही थी कि  
“मेरी क़ौम के लोगो, तुम क्यों मुझे अज़ीयत देते हो हालाँकि तुम ख़ूब

~~~~~

जानते हो कि मैं तुम्हारी तरफ़ अल्लाह का भेजा हुआ रसूल हूँ?” फिर जब उन्होंने टेढ़ इखतियार की तो अल्लाह ने भी उनके दिल टेढ़े कर दिए, अल्लाह फ़ासिकों को हिदायत नहीं देता | और याद करो ईसा इब्ने-मरयम की वह बात जो उसने कही थी, “ऐ बनी-इसराईल, मैं तुम्हारी तरफ़ अल्लाह का भेजा हुआ रसूल हूँ, तस्दीक करनेवाला हूँ उस तौरात की जो मुझसे पहले आई हुई मौजूद है, और बशारत देनेवाला हूँ एक रसूल की जो मेरे बाद आएगा जिसका नाम अहमद होगा |” मगर जब वह उनके पास खुली-खुली निशानियाँ लेकर आया तो उन्होंने कहा यह तो सरीह धोका है | अब भला उस शख्स से बड़ा ज़ालिम और कौन होगा जो अल्लाह पर झूटे बुहतान बाँधे हालाँकि उसे इस्लाम (अल्लाह के आगे सरे इताअत झुका देने) की दावत दी जा रही हो? ऐसे ज़ालिमों को अल्लाह हिदायत नहीं दिया करता | ये लोग अपने मुँह की फूँकों से अल्लाह के नूर को बुझाना चाहते हैं, और अल्लाह का फ़ैसला यह है कि वह अपने नूर को पूरा फैलाकर रहेगा खाह काफ़िरों को यह कितना ही नागवार हो | वही तो है जिसने अपने रसूल को हिदायत और दीने-हक़ के साथ भेजा है ताकि उसे पूरे के पूरे दीन पर ग़ालिब कर दे खाह मुशरिकीन को यह कितना ही नागवार हो |